

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



# स्थानीय राजपत्र

खण्ड:-४ सङ्ख्या:-९ मिति:-२०७७/१०/२४

भाग-२  
पौवादुडमा गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
च्याङ्गे, भोजपुर

## प्रस्तावना:

पौवादुडमा गाउँपालिका क्षेत्र भित्रका जनताहरूको लोकसेवा आयोगले लिने सबै प्रकारका परीक्षाहरूमा पहुँच पुर्याई स्थानीय कार्यालयहरूमा स्थानीय कर्मचारीहरूको संख्या बृद्धि गर्ने हेतुले पौवादुडमा गाउँपालिको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४. बमोजिम महिला लोक सेवा तयारी कक्षाका लागि अनुदान सम्बन्धि कार्यविधि बनाईएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ:

- १) यस कार्यविधिको नाम "पौवादुडमा गाउँपालिकाको महिला लोक सेवा तयारी कक्षाका लागि अनुदान सम्बन्धि कार्यविधि, २०७७" रहेको छ ।
- २) यो कार्यविधि पौवादुडमा गाउँपालिका भित्र लागु हुनेछ ।
- ३) यो कार्यविधि प्रमाणिकरण भई पौवादुडमा राजपत्रमा प्रकाशन भए पश्चात प्रारम्भ हुनेछ ।

परिच्छेद-२

परिभाषा

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- (क) "लोक सेवा" भन्नाले संघीय र प्रादेशिक लोकसेवा आयोगको कार्यालय र निकायलाई सम्झनुपर्छ ।
- (ख) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले पौवादुडमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्छ ।
- (ग) "छनौट समिति" भन्नाले अनुदान पाउने लाभग्राही छनौट गर्ने समिति सम्झनु पर्छ ।
- (घ) "तयारी कक्षा" भन्नाले ना.सु. वा खरीदार (तह पाचौ वा चौथो स्तरको आप्राविधिक) तर्फको पढाई हुने संस्थामा गई सशरीर उपस्थित भइ लिईने कक्षालाई सम्झनुपर्छ ।
- (ङ) "गाउँपालिका" भन्नाले पौवादुडमा गाउँपालिका, च्याङ्ग्रे भोजपुरलाई सम्झनु पर्दछ ।
- (च) "बैंक खाता" भन्नाले छनौट भएका लाभग्राहीले गाउँपालिकाको खाताहरू भएको क श्रेणीको वाणिज्य बैंक सम्झनु पर्दछ ।
- (छ) "उपाध्यक्ष" भन्नाले पौवादुडमा गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्दछ ।
- (ज) "लाभग्राही" भन्नाले दफा ४ बमोजिम छनौट भएका महिला छात्रवृत्ति प्राप्त नागरीकहरूलाई सम्झनु पर्नेछ ।

परिच्छेद-३

लाभग्राही छनौट विधि

३. लाभग्राही छनौट समिति: (१) गाउँ सभाबाट विनियोजित बजेटबाट खर्च गर्ने गरी लोक सेवा तयारी कक्षाका लागि लाभग्राही छनौट गर्न तपसील बमोजिमको छनौट तथा सिफारीस समिति गठन गरिने छ ।

- क) गाउँपालिकाको अधिकृत स्तरको कर्मचारी- संयोजक
- ख) गाउँपालिकाको प्रशासन शाखा प्रमुख- सदस्य
- ग) गाउँपालिकाको सहायक पाचौस्तरको कर्मचारी सदस्य-सचिव

(२) उपदफा (१) बमोजिम गठित समितिले लाभग्राहीहरूको परीक्षा सम्बन्धि बैठक बस्ने, नतिजा प्रकाशन गर्ने लाभग्राही सिफारीस गर्ने लगायतका कार्य गर्ने छ ।

४. लाभग्राही छनौटका लागि सूचना प्रकाशन गर्ने- (१) प्रतिस्पर्धाबाट तयारी कक्षाका लागि लाभग्राही छनौटका लागि गाउँपालिकाले कम्तिमा ७ देखि बढीमा १५ दिनको आवेदन सम्बन्धि अनुसूची-१ बमोजिमको सूचना प्रकाशन गर्नु पर्नेछ ।

(२) तपसीलको योग्यता पुगेका पौवादुङमा गाउँपालिकाको महिला नागरिकहरूले आवेदन दिन पाउँनेछन् ।

क) १८ देखि ४० वर्ष ननाघेका महिला नागरिक

ख) कानूनले अयोग्य नठहरिएका महिला नागरिक

ग) ना.सु. वा सोसरहका लागि कम्तिमा प्रवीनता प्रमाण पत्र तह वा सोसरह र खरीदार वा सो सरहका लागि एस.एल.सी वा सो सरह उत्तीर्ण

५. लाभग्राही छनौटका लागि परीक्षा: (१) लाभग्राही छनौट प्रयोजनका लागि ८ वटा कोटा निर्धारण गरिएको छ ।

(२) उपदफा (१) बमोजिमको लाभग्राही छनौटका लागि नासु वा खरीदार तहको प्रथम पत्रका लागि स्विकृत लोक सेवा आयोगको पाठ्यक्रमबाट १०० पूर्णांकको वस्तुगत प्रश्नको परीक्षामार्फत योग्यता क्रमानुसार छनौट गरिने छ ।

(३) यसरी योग्यताक्रम निर्धारण गर्दा कम्तिमा ३ जनाको बैकल्पक योग्यताक्रम समेत प्रकाशन गर्नु पर्नेछ ।

#### परिच्छेद-४

##### विविध

६. अनुदान प्रदान गरिने: (१) दफा ५. बमोजिम छानिएका लाभग्राहीहरूलाई प्रति व्यक्ति रु. ३०,०००।— अक्षेरी तीस हजारको दरले दुई किस्तामा ४०% र ६०% गरी बैंक मार्फत भुक्तानी दिईने छ ।

(२) लोकसेवा तयारी कक्षा लिंदा लाग्ने ट्युसन फी, पुस्तक खरीद, डेरा भाडा, होस्टेल खर्च र लोक सेवा परीक्षा फारम भर्ने कार्य आदिका लागि सहयोग पुगोस भन्ने हेतुले अनुदान दिईने भएकोले तयारी कक्षामा भर्ना भएको प्रमाण पेश गरेमा सुरु सम्झौता रकमको ४०% रकम निजको बैंक खातामा जम्मा गरिने छ ।

(३) उपदफा (२) बमोजिम प्रथम किस्ता लिने लाभग्राहीले तोकिएको लोकसेवाको परीक्षा फारम भरी प्रवेश पत्र पेश गरेपश्चात दोस्रो किस्ता वापतको ६०% अनुदान रकम बैंक मार्फत निकासी गरिनेछ ।

७. अनुगमन तथा निकासी रोक्का: (१) दफा ६. बमोजिम दिईएको अनुदान रकमको उचित सदुपयोगका सन्दर्भमा उपाध्यक्षको नेतृत्वमा अनुगमन गरी नियमित नपाईए दोस्रो किस्ता रोक्ने र प्रथम किस्ता समेत निजको घरघरानाबाट असुलउपर गरी उप्रान्त यस्ता अन्य कुनै प्रकारका सेवा सुविधाबाट बन्चित गरिने छ ।

८. नियम बनाउने अधिकार:- यस कार्यविधिको उद्देश्य कार्यान्वयन गर्न गाउँपालिकाले नियम बनाउन सक्नेछ ।

अनुसूची-१

(दफा ४. को उपदफा (१) सँग सम्बन्धित)

निवेदन पत्रको ढाँचा

श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू  
पौवादुङमा गा.पा. च्याङ्ग्रे, भोजपुर ।  
महोदय,

पौवादुङमा गा.पा. वडा नं. बस्ने म -----, ---- कक्षा उत्तीर्ण गरी हालसम्म बेरोजगार रहेको र लोकसेवा तयारी कक्षा लिन ईच्छुक रहेकोले मेरा शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी नागरीकताको प्रतिलिपी र आवेदन शुल्क वापत रु १०० रसीद काटी निवेदन पेश गरेको व्यहोरा अनुरोध छ ।

निवेदक:

नाम:

दस्तखत:

पद:

ठेगाना:

राजपत्रमा प्रकाशन भएको मिति:- संवत् २०७७ साल माघ २४ रोज ४

आज्ञाले  
रमेश राई  
प्रमुख प्रशासकीय अधिकृत